



लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेत



परीक्षा भवन कायम गरिएको सूचना:

सूचना नं. २१/०७७-७८, मिति २०७७/१०/१८

यस कार्यालयका देहायका विज्ञापन नम्बर, पद, सेवा, समूह र उपसमूहका राजपत्र अनंकित प्रथम श्रेणीका विभिन्न प्राविधिक पदहरूमा **सुर्खेत, हुम्ला र डोल्पा परीक्षा केन्द्र** राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको आयोगबाट पूर्व प्रकाशित परीक्षा कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने गरी देहायको मिति, समय र स्थानमा हुने प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूको परीक्षा भवन देहाय बमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरीएको छ । तोकिएको परीक्षा भवनमा उम्मेदवारहरू परीक्षा शुरु हुनुभन्दा **कम्तिमा एक घण्टा अगावै** पुगनु हुन अनुरोध छ । **परीक्षार्थीहरूले अनिवार्य पालना गर्नुपर्ने विषयहरू द्रष्टव्यमा उल्लेख गरिएको छ ।**

क्र.सं.	विज्ञापन नं. (०७६-७७)	पद	सेवा, समूह	रोल नं.	परीक्षा मिति (विहान ८:०० बजे)	परीक्षा केन्द्र
१	१४८६५	सहायक निरीक्षक	इन्जियरिङ्ग/मेट्रोलोजी	सबै उम्मेदवार	२०७७/११/०२	लोक सेवा आयोग, कार्यालय भवन
२	१४८६६	मौसम विज्ञान सहायक	इन्जियरिङ्ग/मेटेरियोलोजी	सबै उम्मेदवार	२०७७/११/०३	लोक सेवा आयोग, कार्यालय भवन
३	१४८६७-१४८६९	सर्भेक्षक	इन्जियरिङ्ग/सर्भे	सबै उम्मेदवार	२०७७/११/०४	लोक सेवा आयोग, कार्यालय भवन
४	१४८७०	असिष्टेन्ट केमिष्ट	इन्जियरिङ्ग/केमिष्ट्रि	सबै उम्मेदवार		
५	१४८७१-१४८७२	प्राविधिक सहायक	कृषि/खा. पो. तथा गु. नि.	सबै उम्मेदवार	२०७७/११/०६	लोक सेवा आयोग, कार्यालय भवन
६	१४८७३	असिष्टेन्ट बोटानिष्ट	वन/बोटानी	सबै उम्मेदवार	२०७७/११/०७	लोक सेवा आयोग, कार्यालय भवन
७	१४८७९-१४८८०	पुस्तकालय सहायक	शिक्षा, पुस्तकालय विज्ञान	सबै उम्मेदवार	२०७७/११/१५	लोक सेवा आयोग, कार्यालय भवन

पुनश्च :- उल्लेखित पदहरूमा **डोल्पा** र **हुम्ला** उपकेन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको **हुम्लाको लागि मानसरोवर क्याम्पस, सिमकोट** र **डोल्पाको लागि सरस्वती मा.वि. दुनैमा** परीक्षा केन्द्र कायम गरिएको छ ।



लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेत



द्रष्टव्यः(परीक्षार्थीहरूले अनिवार्य पालना गर्नुपर्ने विषयहरू)

- ❖ उम्मेदवारहरूले दरखास्त स्वीकृत भएको प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा शुरु हुनु भन्दा १ घण्टा ३० मिनेट अगावै परीक्षा केन्द्रमा परीक्षा दिन आउनु पर्नेछ ।
- ❖ परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
- ❖ उत्तरपुस्तिकामा कालो मसी भएको कलम/डटपेन मात्रै प्रयोग गर्नु पर्नेछ ।
- ❖ परीक्षार्थीले परीक्षा केन्द्रमा आउँदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य लिई आउनुपर्ने छ ।
- ❖ परीक्षा केन्द्रमा उम्मेदवारहरूले आफ्नो प्रयोजनको लागि माक्स, स्यानिटाईजर तथा खानेपानी लिई आउनु पर्नेछ ।
- ❖ उम्मेदवारहरूले परीक्षा केन्द्रमा प्रवेश गर्दा, शौचालय प्रयोग गर्दा र परीक्षा केन्द्रबाट बाहिर निस्कदा भिडभाड नगरिकन एक आपसमा कम्तिमा दुई मिटरको दुरी कायम गरि क्रमैसंग तोकिएको स्थानमा जानु पर्नेछ ।
- ❖ परीक्षार्थीहरू समूहमा भेला हुने कुराकानी गर्ने गर्नु हुदैन ।
- ❖ परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्णरूपमा पालना गर्नु पर्नेछ ।
- ❖ कोभिड-१९ बाट संक्रमित भएको अवस्थामा सम्पर्क नं. (०८३-५२०१०६/९८४८०३७६७५), इमेल surkhet@psc.gov.np) वा निवेदनको माध्यमबाट सम्बन्धित उम्मेदवारले सोको जानकारी लोक सेवा आयोग, सुर्खेत कार्यालयमा गराउनुपर्ने छ । संक्रमित उम्मेदवारहरूको लागि लोक सेवा आयोग, सुर्खेत कार्यालयमा छुट्टै विशेष केन्द्रको व्यवस्था गरिएको छ ।

(भरत खनाल)
शाखा अधिकृत

(पूर्णमान श्रेष्ठ)
उप सचिव